



नेपाल आदिवासी जनजाति महासंघ, जापान

Nepal Federation of Indigenous Nationalities, Japan



मिति २०२१-०७-२२

श्री अनीता गुरुंग लामा ज्यू
कार्यवाहक अध्यक्ष
एनआरएनए जापान

विषय : जानकारी सम्बन्धमा ।

महोदय,

उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ जापानको वृहत्तर हितको लागि नेपाल आदिवासी जनजाति महासंघ जापान,नेफिन ले गैर आवासीय नेपाली संघ जापानको **भूत वर्तमान र भविष्य विषयक अन्तरक्रियात्मक कार्यक्रम** सन् २०२१-०७-०४ तारिख (आइतवार साँझ १८:३० बजे देखी २१ बजे सम्म) सम्पन्न गरेको थियो । सो,छलफलबाट गैर आवासीय नेपाली संघ जापानलाइ प्राप्त सुझावहरु तपशिल बमोजिम रहेका छन् ।

१, गैर आवासीय नेपाली संघ जापानले आर्थिक अनिमियतताको बिषय टुंगोमा पुर्याई,आम जनतालाई आर्थिक पारदर्शिताबारे प्रस्ट पारेर मात्र १० औं महाधिबेशन गरेको राम्रो ।

२, गैर आवासीय नेपाली संघ जापानमा संगठनको बिधि र बिधान बुझे जमात भन्दा पनी पैसा र पावरको भरमा नेतृत्वमा पुग्ने जमात बढी भएको हुँदा संस्थामा ठुलो-ठुलो आर्थिक घोटाला र संस्थागत बेइमानीहरु देखा परेको हो ।

३, गैर आवासीय नेपाली संघ जापानमा महिला,विधार्थी,नेपालको भौगोलिकता/क्षेत्रगत समाबेसीता र आदिवासी जनजातिहरुलाइ समेटी समाबेसी एनआरएनए जापान बनाउन आवश्यक छ ।

४,गैर आवासीय नेपाली संघ जापानमा राजनीतिक हस्तक्षेप बढी भएको पाइन्छ, राजनीतिक हस्तक्षेपबाट संस्थालाइ अलग राखिनु राम्रो ।

५,अमेरिका,यूके र यूरोप देशमा रहेको गैर आवासीय नेपाली संघको नीति र उदेश्यहरु र जापानमा रहेको गैर आवासीय नेपाली संघ जापानको नीति तथा उदेश्यहरुमा फरक पन हुनु पर्दछ । किन भने जापान बाहेकको देशहरुमा नागरिताको बहस वा पीआरको मुद्दाहरु छन् भने जापानमा त्यो मुद्दाहरु नभई विधार्थी र कुक भिजामा थुप्रै नेपालीहरु रहनु भएको हुँदा एनआरएनए जापानको नीति नियम परिमार्जन गरि जापानमा रहेका नेपाली मैत्री हुन् आवश्यक देखिन्छ ।

६,गैर आवासीय नेपाली संघ जापानको सदस्य शुल्क हाल कायम रहेको १००० येनबाट घटाई ५०० येन बनाउनु वा सदस्य शुल्क शून्य बनाउनु अति उत्तम ।

Tokyo, Japan

Email :- japannefin@gmail.com



नेपाल आदिवासी जनजाति महासंघ, जापान

Nepal Federation of Indigenous Nationalities, Japan



७, सबैको साझा सस्था एनआरएनए जापान र २१ वर्ष देखी निरन्तर क्रियाशिल नेपाल आदिवासी जनजाति महासंघ, जापान दुवैले प्रशस्त भेटवार्ता गर्नुपर्दछ । संस्थालाई कसरी समावेशी बनाउने भनेर ब्यापक छलफल गर्नुपर्दछ र साथै भविष्यमा गैरआवासीय नेपाली संघ जापानले आयोजना गर्ने फेस्टिबलहरूमा नेपालको सास्कृतिक विविधता झल्कने गरी लिम्बुहरूको धान नाच, तामागंहरूको सेलो, राईहरूको साकेला सिली, थामी नाच, शेर्पाहरूको स्याब्रु, गुरूगंहरूको रोधी, थारू नाच, नेवारहरूको लाखे, पन्चे बाजा सहित अन्य विभिन्न मौलिक पहिचान सहितको प्रस्तुतीमा जोड दिईनु पर्दछ । त्यसैगरी विभिन्न समुदायहरूको परम्परागत परिकारहरूको स्टलहरू राखी पहिचान झल्कने भेषभुषा, सामाग्री र परिकार प्रदर्शन गर्नु दिएमा नेपाल र नेपालीको हित हुने देखिन्छ ।

८, गैर आवासीय नेपाली संघ जापानको लेखा चुस्त र दुरुस्त राख्नलाई आवश्यक पहल तत्काल अघि बढाए संस्थाको हित हुने देखिन्छ ।

९, गैर आवासीय नेपाली संघ जापानको निर्वाचन प्रणाली र प्रक्रिया निस्पक्ष र जवाफदेहिता हुनु आवश्यक देखिन्छ । साथै, एक जनाले अरु साथी भाइको भोट लगाउने प्रवृत्तिलाई नस्ट पार्ने बिधि अङ्गीकार गर्नु आवश्यक देखिन्छ । आफ्नो भोट बाहेक अरुको भोट मतदान गर्न नपाउने ब्यबस्था हुनु पर्दछ । अरुको मोबाइल नम्बर र पासवर्ड काबुमा राखेर मतदान गर्ने चलनलाई खारेज गरियोस ।

धन्यवाद !

आदिवासी अभिवादन !

बोधार्थ :

एनआरएनए एसिया प्यासिफिक

एनआरएनए आई सी सी

शिशिर निड्लेकु लिम्बू

महासचिव

संजीव राई

अध्यक्ष

Tokyo, Japan

Email :- japannefin@gmail.com